



लोक सेवा आयोग बुटवल कार्यालय



(परीक्षा शाखा)

बुटवल, रूपन्देही

रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।

सूचना नं. ८४/०७९/८०, मिति: २०७९।०९।१२ गते

लोक सेवा आयोग, बुटवल कार्यालय, बुटवलको विज्ञापन नं. १३८०८-१३८१२/०७८-७९ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा बुटवल परीक्षा केन्द्र राखी मिति २०७९।०५।२५ गते सञ्चालित प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरूको द्वितीय चरणको लिखित परीक्षा पूर्व प्रकाशित परीक्षा कार्यक्रम अनुसार देहायको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । परीक्षार्थीहरूले पालना गर्नु पर्ने नियमहरू द्रष्टव्य १ र २ मा उल्लेख गरिएको छ ।

विज्ञापन नं.: १३८०८-१३८१२/०७८-७९ (खुला तथा समावेशी)

पद: खरिदार वा सो सरह

श्रेणी: रा.प.अनं. द्वितीय

लिखित परीक्षा कार्यक्रम

क्र.सं.	पत्र	विषय	परीक्षा प्रणाली	परीक्षा मिति र समय	अवधि
१.	द्वितीय	कार्यालय व्यवस्थापन (Office Management)	विषयगत (Subjective)	२०७९/०९/२७ गते, दिनको २:०० बजे	२ घण्टा ३० मिनेट
	तृतीय	कार्य ज्ञान सम्बन्धी (Job Knowledge Related)	विषयगत (Subjective)	२०७९/०९/२८ गते, दिनको २:०० बजे	२ घण्टा ३० मिनेट

लिखित परीक्षा भवन

क्र.सं.	रोल नं.		परीक्षार्थी संख्या	परीक्षा भवन
	देखि	सम्म		
१.	५५०००४	५५०४२४	२००	श्री बुटवल मा.वि., पारि, बुटवल
२.	५५०४२९	५५११३४	२००	श्री लक्ष्मी मा.वि., लक्ष्मीनगर, बुटवल
३.	५५११३८	५५१९२९	२५०	श्री बुटवल कालिका क्याम्पस, रामनगर, बुटवल (केन्द्र-क)
४.	५५१९३३	५५२५१३	२५०	श्री बुटवल कालिका क्याम्पस, रामनगर, बुटवल (केन्द्र-ख)
५.	५५२५१५	५५३४२६	२५०	श्री बुटवल कालिका क्याम्पस, रामनगर, बुटवल (केन्द्र-ग)
६.	५५३४३२	५५४३४३	२००	श्री जनता मा.वि., रामनगर, बुटवल (केन्द्र-क)
७.	५५४३४५	५५४७७७	१५२	श्री जनता मा.वि., रामनगर, बुटवल (केन्द्र-ख)

द्रष्टव्य १:-

- उम्मेदवारले उत्तरपुस्तिकामा कालो मसी भएको डटपेन/कलम मात्र प्रयोग गर्नुपर्नेछ ।
- प्रवेश-पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित गराइने छैन साथै उम्मेदवारले प्रवेशपत्र सँगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो सहितको कुनै सक्कलै परिचयपत्र अनिवार्य रूपमा लिई आउनुपर्नेछ ।
- परीक्षा भवनमा झोला, मोबाईल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ ।
- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा कार्यक्रम स्थगित हुनेछैन ।



लोक सेवा आयोग बुटवल कार्यालय



(परीक्षा शाखा)

बुटवल, रूपन्देही

द्रष्टव्य २:-

कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने थप विषयहरू

१. परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवारले अनिवार्य मास्क लगाई आफ्नो प्रयोजनको लागि स्यानिटाइजर तथा खानेपानी समेत लिई आउनुपर्नेछ ।
२. परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कँदा र शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरीकन एक आपसमा २ (दुई) मिटरको दूरी कायम गरी क्रमैसँग तोकिएको स्थानमा जानुपर्नेछ ।
३. परीक्षार्थीहरू समुहमा भेला हुने, कुराकानी गर्ने गर्नुहुदैन ।
४. कोभिड-१९ बाट संक्रमित परीक्षार्थीहरूका लागि लोक सेवा आयोग बुटवल कार्यालय, बुटवलको विशेष परीक्षा हलमा परीक्षा केन्द्रको व्यवस्था गरिएको हुँदा संक्रमित परीक्षार्थीले (फो.नं. ०७१-५५१३२८, ५४०२०७) मा पूर्व जानकारी दिई उक्त विशेष परीक्षा केन्द्रबाट मात्र परीक्षामा सहभागी हुन सक्नेछन् ।
५. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ ।

(रञ्जन रेग्मी)
नायब सुब्बा

(बालकृष्ण पौडेल)
शाखा अधिकृत

(ध्यान कुमार थापा)
उपसचिव